

हलाल* साइकल मेनु लन्च अक्टोबर २०२१

बफलो शिक्षा बोर्ड

संशोधित ९/२३/२१ [Nepali]

निम्न थोक (बुल्क)/ क्याफेटेरिया स्कूलहरूको लागि: #६, #४५, #९४, #९५, #१९७, #१९८, #२०७, र #३०४

सोमबार	मंगलबार	बुधबार	बिहीबार	शुक्रबार
*हाम्रो स्कूलहरूमा हलाल छैन। किचन, हामी प्रस्ताव गर्छौं। यी हलाल विकल्पहरू	Daily Alternates: (दैनिक विकल्पहरू) PB & J अन्क्रस्टेबल फन लन्च विथ/ योगर्ट एण्ड चिजस्टिक			Halal Chicken Fillet (हलाल चिकन फिले) Hamburger Bun (हयामबर्गर बन) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)
Big Daddy Pizza (बिग ड्याडी पिजा) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	French Toast (फ्रेन्च टोस्ट) Egg Patty (एग प्याटी) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	Grilled Cheese (ग्रिल्ड चिज) Sandwich Bread (स्यान्डविच रोटी) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	हलाल मिटबल बम्बर अन हट डग बन स्पागेटी सस विथ/सेडेड मज्जेला Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	फिस प्याटी अन हयाम बन French Fries (फ्रेन्च फ्राइस) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)
4	4	5	6	8
स्कूल छैन - छुट्टी	Veggie Burger (भेजी बर्गर) Hamb Bun (हयाम बन) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	Halal Chicken Fillet (हलाल चिकन फिले) Hamb Bun (हयाम बन) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	पेन्ने पास्ता विथ/ स्पागेटी सस सेडेड चिज / ब्रेडस्टिक Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	Veggie Nuggets (भेजी नगेट्स) Pretzels (प्रेजल्स) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)
11	12	13	14	15
Stuffed Breadsticks (स्टफड ब्रेडस्टिक्स) Marinara Sauce (मारिनारा सस) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	Buffalo Chik-In less Nuggets Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	Falafel Wrap (फलाफल राप) on 10" Tortilla (अन १०" टोर्टीया) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	Vegetarian Chili (भेजीटेरियन चिली) Biscuit (बिस्किट) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	हलाल चिकन नगेट्स Onion Rings (ओनियन रिङ्स) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)
18	19	20	21	22
टूना मेल्ट विथ/ चिज Sandwich Bread (स्यान्डविच रोटी) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	प्राइम ग्रिलर भेजी बर्गर Hamb Bun (हयाम बन) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	हलाल चिकन नगेट्स होम फ्राइस/प्रेजल्स Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	भेजी टाको बोउल्स विथ टोस्टिडोस बिन्स/राइस/चिज/कोर्न Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)	Big Daddy Pizza (बिग ड्याडी पिजा) Asst. Vegetable (मिश्रित तरकारी) Asst. Fruit (मिश्रित फलहरू) 1/2 pt. milk (१/२ पिन्ट दूध)
25	26	27	28	29